

सूचनाको हक सम्बन्धी ऐन, २०६३ को दफा ५ को उपदफा (३)
र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम

२०८० साल माघ देखि चैत्र मसान्त सम्मको

कार्य प्रगति

सार्वजनिक गरिएको विवरण

स्वतः प्रकाशन

(Proactive Disclosure)



प्रदेश सरकार

लुम्बिनी प्रदेश

सामाजिक विकास मन्त्रालय

शिक्षा तथा सामाजिक विकास निर्देशनालय

सामाजिक विकास डिभिजन कार्यालय

तानसेन, पाल्पा

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम स्वतः प्रकाशन गर्नुपर्ने आ.व.२०८०।०८१ को तेस्रो त्रैमासिक (माघ, फाल्गुन, चैत्र)को विवरण

१. कार्यालयको स्वरूप र प्रकृति

सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको कुल बजेटमध्ये शिक्षा, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि र सामाजिक विकास तर्फ बजेट विनियोजन हुने तर यी क्षेत्रहरूको जिल्ला स्तरमा कार्यान्वयन इकाई नहुँदा सेवा प्रवाह अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको महशुस भई सेवा प्रवाहलाई सरल र थप प्रभावकारी बनाउन तत्कालको लागि शिक्षा तथा सामाजिक विकास मन्त्रालय र शिक्षा तथा सामाजिक विकास निर्देशनालयको दरबन्दी पुनः संरचना गरी प्रदेशका १२ वटा जिल्ला समेट्ने गरी २/२ जिल्ला हेर्ने सामाजिक विकास डिभिजन कार्यालय स्थापना र संचालन गर्न आवश्यक समझि शिक्षा तथा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश बुटवलको मिति २०७६।०७।०८ को मन्त्री स्तरीय निर्णयबाट स्वीकृत प्रस्तावलाई प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७६।०७।१८ को बैठकले स्वीकृत जनाएसँगै यस प्रकृतिका कार्यालयहरूको स्थापना भएको हो । तदनुरूप, गुल्मी र पाल्पा जिल्ला कार्यक्षेत्र रहने गरी पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा रहेको शिक्षा तालिम केन्द्रको भवनमा मिति २०७६।०८।१२ गते सामाजिक विकास डिभिजन कार्यालय, पाल्पा उद्घाटन भई सोही मितिबाट यस कार्यालय संचालनमा रही आएको छ।

२. कार्यालयको काम, कर्तव्य र अधिकार

यस कार्यालयको कार्य विवरण अन्तरगतका कार्यक्रमहरूको कार्यान्वयन र सम्पादन सम्बन्धमा सूचना गर्ने, सम्झौताहरू गर्ने, आवश्यक सल्लाह सुझाव एवं निर्देशन दिने तथा कार्यक्रमहरूको नियमन/अनुगमन गर्ने जस्ता कार्यहरू यस निकायको काम कर्तव्य र अधिकार भित्र पर्दछन्।

सामाजिक विकास डिभिजन कार्यालय, पाल्पाको कार्य विवरण:

- उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सामुदायिक क्याम्पसहरूको पूर्वाधार सुचना तथा संचार प्रविधि पुस्तकालय फर्निचर आदिमा सहयोग पुर्याउने कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने ।
- विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश सरकारद्वारा तोकिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्ने ।
- महिला हक हित महिला सशक्तिकरण र लैंगिक समानता सम्बन्धीका कार्यक्रमको कार्यान्वयन ।
- लैङ्गिक हिंसा, मानव बेचबिखन ओसारपसार विरुद्धको सचेतिकरण तथा अन्य कार्यक्रम
- बालबालिकाको हकहित संरक्षण सम्बन्धीका कार्यक्रमहरू कार्यान्वयन ।
- बालमैत्री शासकीय प्रबन्ध र सेवा प्रवाह, बालउद्धार कोष, बालसुधार तथा पुनस्थापना कार्यक्रमहरू कार्यान्वयन ।
- जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण र सहयोग सम्बन्धी कार्यक्रमहरू ।
- युवाहरूको रोजगारी र स्वरोजगारीका लागि प्रादेशिक नीति अनुरूपका कार्यक्रम तथा युवा वैज्ञानिक प्रोत्साहनका कार्यक्रमहरू कार्यान्वयन ।
- खेलकुद सम्बन्धी प्रादेशिक नीतिको कार्यान्वयनका लागि खेलकुद पूर्वाधारको निर्माणमा सहयोग तथा खेलकुदका कार्यक्रमहरूको कार्यान्वयन ।
- लोपोन्मुख, सिमान्तकृत, गरिव, जेष्ठ नागरिक लक्षित कार्यक्रम कार्यान्वयन ।
- जिल्ला स्तरमा हुने विज्ञान प्रविधि सम्बन्धी कार्यक्रमको कार्यान्वयन ।


कार्यालय प्रमुख

३. निकायमा रहने कर्मचारी संख्या: स्थायी ३ र ६ अन्य ।

कार्य विवरण (सबै प्रकारका दरबन्दीको विवरण र कार्य विभाजन राख्ने)

क्र.स.	पद	श्रेणी/तह	दरबन्दी संख्या	पदपूर्ति संख्या	करार द्वारा पूर्ति	रिक्त	कैफियत
१.	उपसचिव	नवौ/दशौ	१	१	-	-	
२.	अधिकृत	सातौ/आठौ	१	-	-	१	
३.	सहायक/अधिकृत	पाचौ/छैटौ	२	१	-	१	
४	इन्जिनियर		१	१	-	-	स्वयंसेवकबाट पदपूर्ती
५	सब-इन्जिनियर		१	१	-	-	स्वयंसेवकबाट पदपूर्ती
६	सहायक कम्प्युटर अपरेटर		१	१	-	-	स्वयंसेवकबाट पदपूर्ती
८	हल्का सवारी चालक.	श्रेणी विहिन	१	१	१	-	
९	कार्यालय सहयोगी	श्रेणी विहिन	१	१	१	-	
जम्मा			९	७	२	२	

नोट: यस कार्यालयका लागि लेखाको कामकाज लेखा समुह (पाचौ/छैटौ तह) का लेखापाल/अधिकृत कर्मचारीबाट गराउन बजेट व्यवस्था रहेको भएता पनि पदपूर्ति नहुदा कोष तथा लेखा नियन्त्रक कार्यालय पाल्पामा कार्यरत कर्मचारीबाट कार्य सम्पादन गर्ने व्यवस्था मिलाइएको छ ।

४. निकायबाट प्रदान गरिने सेवा

प्रदेश सरकारबाट जिल्ला र स्थानीय स्तरमा हुन सक्ने शिक्षा, युवा तथा खेलकुद, विज्ञान तथा प्रविधि र सामाजिक विकास सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन नै यस निकायबाट प्रदान गरिने विषयगत सेवाका क्षेत्रहरू हुन ।

५. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि

हाल सेवा दस्तुर लाग्ने कार्यक्रम नरहेको ।

६. निर्णय गर्ने प्रक्रिया र अधिकार

ऐन नियम तथा तालुक कार्यालयहरूबाट प्राप्त पत्र बमोजिम कार्यालय प्रमुखबाट

७. निर्णय उपर उजुरी सुन्ने अधिकारी

गुनासो/ उजुरी सुन्ने अधिकारी: योगेश भट्टराई, इन्जिनियर

पुनरावेदन सुन्ने अधिकारी: मित्र प्रसाद गौतम, कार्यालय प्रमुख

कार्यालय प्रमुख

८. सम्पादन गरेको कामको विवरण

- योजनाहरूको सम्झौता, योजना अनुगमन, लागत अनुमान र भुक्तानी
- विभिन्न दिवसीय कार्यक्रम संचालन
- लैङ्गिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम/ किशोरीहरूको लागि आत्मरक्षा तालिम
- सामुदायिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको लागि Time and Task कार्यक्रम
- आधारभूत स्काउट तालिम
- जेष्ठ नागरिकहरूको लागि अभिमुखिकरण कार्यक्रम

९. सूचना अधिकारी र प्रमुखको नाम र पद

<u>कार्यालय प्रमुख</u>	<u>सूचना अधिकारी</u>
नाम: मित्र प्रसाद गौतम	नाम: योगेश भट्टराई
पद: कार्यालय प्रमुख	पद: इन्जिनियर
सम्पर्क नं. ९८५७०७७६२०	सम्पर्क नं. ९८५७०७७६२१

१०. सार्वजनिक निकायको वेबसाइट: sddopalpa.lumbini.gov.np


सम्पर्कको लागि कार्यालयको फोन नं. ०७५-५९००२०


११. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता ऋण अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण: छैन ।

१२. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्ने तोकिएको समयावधि: छैन ।

१३. सार्वजनिक निकायमा परेको सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिइएको विषय: छैन ।

१४. सार्वजनिक निकायमा सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने सोको विवरण: वेबसाइट र सूचना पार्टी

तयार गर्ने

योगेश भट्टराई
सूचना अधिकारी

प्रमाणित गर्ने

कार्यालय प्रमुख
मित्र प्रसाद गौतम
कार्यालय प्रमुख